

२०७६ साल चैत्र १२ गते बुधबार दिनको ३:०० बजे बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयः

१. भौतिक पूर्वाधार विकास मन्त्रालयको गण्डकी प्रदेशको झोलुङ्गे पूल रणनीति, २०७६ स्वीकृत गर्ने।
२. कोरोना भाइरस (COVID-19) रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापन कार्यमा समन्वय गर्न देहाय बमोजिमको सात सदस्यीय समन्वय समिति गठन गर्ने।

(क)	माननीय आर्थिक मामिला तथा योजना मन्त्री	संयोजक
(ख)	माननीय आन्तरिक मामिला तथा कानून मन्त्री	सदस्य
(ग)	माननीय भौतिक पूर्वाधार विकास मन्त्री	सदस्य
(घ)	माननीय सामाजिक विकास मन्त्री	सदस्य
(ङ)	प्रमुख, पोखरा महानगरपालिका	सदस्य
(च)	प्रमुख सचिव, गण्डकी प्रदेश सरकार	सदस्य
(छ)	सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय	सदस्य-सचिव ।
३. कोरोना भाइरस (COVID-19) रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि डेडिकेटेड (DEDICATED) अस्पतालको रूपमा काम गर्ने गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरालाई तोक्न नेपाल सरकारमा अनुरोध गर्ने।
४. कोरोना भाइरस (COVID-19) रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न क्वारेन्टाइनको व्यवस्था गर्नका लागि तोकिएका कृषि तालिम केन्द्र लगायतका सबै स्थानहरूमा सुरक्षा समेतको व्यवस्थापन कार्य सशस्त्र प्रहरी बलले मिलाउने सोका लागि आवश्यक खर्च सामाजिक विकास मन्त्रालयले व्यवस्थापन गर्ने तथा उपचारका लागि आवश्यक चिकित्सक एवं स्वास्थ्य कर्मीको व्यवस्था सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले मिलाउने।
५. कोरोना भाइरस (COVID-19) रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक उपकरण खरिद गर्न प्रदेश भित्रका सबै जिल्ला अस्पताललाई प्रति अस्पताल पाँच/पाँच लाख रुपैयाका दरले थप बजेट उपलब्ध गराउन आर्थिक मामिला तथा योजना मन्त्रालयले सामाजिक विकास मन्त्रालयलाई निकास दिने।
६. कोरोना भाइरस (COVID-19) रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि सामाजिक विकास मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार कोष खाता खोली खण्ड (क) बमोजिमको रकम जम्मा गर्ने व्यवस्था मिलाउने:-

(क)	उक्त खातामा प्रदेश सरकारको तर्फबाट पन्ध्र करोड रुपैया जम्मा गर्ने।
(ख)	देहाय बमोजिमको बचत हुने रकमबाट आर्थिक मामिला तथा योजना मन्त्रालयले खण्ड (क) बमोजिमको रकम सामाजिक विकास मन्त्रालयलाई निकास दिने:
(१)	चालु आ.व.मा कार्यान्वयनमा जान नसक्ने आयोजना वा कार्यक्रमबाट,

- (२) बोलपत्र स्वीकृत भई बचत रहेको रकमबाट,
- (३) हालसम्म कार्यान्वयन नभएका आयोजना वा कार्यक्रमको रकमबाट,
- (४) तोकिएको कार्यक्रम सम्पन्न भई बचत भएको रकमबाट, र
- (५) अन्य मौज्जात रकमबाट।
- (ग) उक्त खातामा प्रदेश सरकारका मन्त्रीहरूले एक/एक महिनाको पारिश्रमिक उपलब्ध गराउने।
- (घ) उक्त कोषमा प्रदेश भित्रका जन निर्वाचित प्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारीहरू, विभिन्न संघ सस्थाहरू, निजी क्षेत्र, उद्योगपति, व्यापारी लगायत सबैलाई स्वेच्छिक योगदानका लागि अनुरोध गर्ने।